



बुटवल उपमहानगरपालिका
नगर कार्यपालिकाको कार्यालय
(राजस्व प्रशासन शाखा)

अनलाईन राजस्व भुक्तानी सम्बन्धी सूचना

करदाता कसरी अनलाईन भुक्तानी प्रणालीमा आवद्ध हुन सकिन्छ ?

- सवैभन्दा पहिला सम्बन्धित वडा कार्यालय सम्पर्क राखी करदाताको विवरणमा **मोवाइल नम्बर** र **ईमेल** ठेगाना लगायत अन्य आवश्यक विवरणहरू सफ्टवेयरमा अद्यावधिक गराउनु पर्छ । यसबाट मोवाइलमा म्यासेज एवं ईमेलमा कर भुक्तानी गरेको विवरण आउने भएकोले अनलाईन भुक्तानी प्रणालीमा आवद्ध हुन यो व्यवस्था अनिवार्य छ ।
- सम्बन्धित वडा कार्यालयबाट आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गरिसकेपछि करदाता आफु स्वयंले www.eservice.butwalmun.gov.np मा नयाँ प्रयोगकर्तामा यहाँ दर्ता गर्नुहोस् भन्नेमा क्लिक नगरी दर्ता प्रकृत्यामा सहभागी हुन सक्नुहुनेछ ।



- दिईएको फाराम भर्नुहोस्
 - कार्यालय छान्नुहोस् । (बुटवल उपमहानगरपालिका)
 - करदाताको प्रकार छान्नुहोस् । (व्यक्तिले व्यक्तिगत, संस्थागतले संस्थागत)
 - करदाताको संकेत हाल्नुहोस् (यो करदातासंग भएको सम्पत्ति कर तिरेको रसिदमा हुन्छ ।)
 - आन्तरीक संकेत हाल्नुहोस् (यो करदातासंग भएको सम्पत्ति कर बुझाएको रसिदमा लेखिएको हुन्छ)

करदाता पोर्टलमा तपाईंलाई स्वागत छ

फारम भर्नुहोस्। भर्खरका लागि दर्ता गर्नुहोस्।

पहिले नै प्रयोगकर्ता ? [लगइन गर्नुहोस्](#)

पासवर्ड कम्तिमा १ क्यापिटल अक्षर, १ नम्बर र १ विशेष वर्णको साथ कम्तिमा ६ क्यारेक्टर लामो हुनुपर्दछ ।

४. पासवर्ड राख्नुहोस् । (यसमा कम्तिमा एउटा क्यापिटल, कम्तिमा एउटा स्मल र कम्तिमा एउटा नम्बर र कम्तिमा एउटा स्पेशल क्यारेक्टर अक्षर समावेश गरी राख्नु पर्छ । (जस्तै: Butwal@153)
५. यसपछि OTP Code तपाईंको मोबाइलमा र ईमेलमा प्राप्त हुनेछ । त्यो OTP Code राखेर अगाडी बढ्नुहोस् । यसपछि करदाता अब व्यक्तिगत रूपमा दर्ता हुनु हुनेछ ।
६. यस पछि लग इन मिनु मा पुगिनेछ ।
७. अब eservice सेवा लिन लग इन गर्नु होस् ।
 - क) User Name (आफु दर्ता गर्दा राखेको कोड हाल्नुहोस् ।)
 - ख) Password (आफुले दर्ता गर्दा राखेको password हाल्नुहोस् ।)
८. अब लग इन हुनेछ । त्यसपछि **करदाता** मिनुमा जानुहोस् र दाया तर्फ रहेको करदाताको विवरणहरूमा जानुहोस् र कुनै फरक परेको भए प्रमाण सहित कार्यालयमा सम्पर्क राख्नुहोस् ।

करदाता पोर्टल
बुटवल उप-महानगरपालिका
लुम्बिनी प्रदेश-रूपन्देही-नेपाल

Online

करदाता
बारम्बार सोधिने प्रश्न
सहायता कक्ष
पासवर्ड परिवर्तन गर्नुहोस्

प्रयोगकर्ता ड्याशबोर्ड

जग्गा
३

घर
१

भाडा
०

सवारी-साधन
०

व्यवसाय
०

कर भुक्तानी सारांश

Show entries Search:

क्र.सं.	आर्थिक वर्ष	मूल्यांकन मिति	कर प्रकार	भुक्तानी सेवा प्रदायक	कर तिर्नुपर्ने	भुक्तानी प्रक्रिया	कार्य
No data available in table							

Showing 0 to 0 of 0 entries Previous Next

९. विवरण सहि भएमा भुक्तानीमा मिनमा जानुहोस् । त्यहा माथिल्लो खण्डमा भुक्तानी गर्न बांकी विवरण र तल्लो खण्डमा भुक्तानी गरी सकेको विवरण देखिनेछ । भुक्तानी गर्न बांकीमा कुन कर बुझाउने हो छान्नु होस् र भुक्तानीका लागि तपाईंको अनुकुलको भुक्तानी सेवा प्रदायक छानी प्रकृत्यामा अगाडी बढ्नु होस् ।
१०. यो कार्यको लागि उपमहानगरपालिका कार्यालयमा सम्पर्क गरेर पनि प्रयोगकर्ता दर्ता गराउन सकिनेछ । यसरी दर्ता प्रकृत्या गर्दा करदाताले उपलब्ध गराएको इमेल र मोबाईल नम्बरमा Username र Temporary Password प्राप्त हुनेछ ।
११. पासवर्ड विर्सनु भयो भने रिसेट गरेर इमेल तथा मोवाइल मार्फत प्राप्त गर्नु होस् ।
१२. कुनै समस्या आएमा वा बुझ्नु पर्ने भएमा epayment@butwalmun.gov.np मा वा यस उपमहानगरपालिकाको फेसबुक पेजमा जिज्ञाशा राख्न सक्नु हुनेछ ।
१३. अनलाईन कर भुक्तानी भए पछि रकम भुक्तानीको सुनिश्चितता हुने र विल मोवाइल र इमेलमा नै प्राप्त हुनेछ ।